



मादी गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

थुमाकोडाँडा, कास्की



गण्डकी प्रदेश, नेपाल

आन्तरिक आयको ठेक्का सम्बन्धी शिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।

प्रथम पटक प्रकाशित मिति : २०७६/०७/०४ गते

यस कार्यालयबाट तपशिलमा उल्लेखित अवधिको लागि स्थानीय सरकार संचालन ऐन २०७४ तथा मिति २०७६ भाद्र २५ गतेको गाउँ कार्यपालिकाको ३७ औं बैठकको निर्णय अनुसार मादी गाउँपालिकाको स्थानीय स्रोत साधन उपयोग तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ र मादी गाउँपालिका भित्र सार्वजनिक क्षेत्रमा होटल, लज तथा चिया पसल संचालन सम्बन्धी कार्यविधि, २०७५ अनुसार देहायको शर्त बमोजिम तपशिलमा उल्लेखित स्थानहरूमा व्यवसाय संचालन गर्ने तथा भाडामा दिन, ठेक्का बन्दोवस्ती गरी राजश्व संकलन गर्नुपर्ने भएकोले इच्छुक व्यक्ती, फर्म तथा कम्पनीहरूले यस गाउँपालिकाबाट दरभाउपत्र फाराम सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र रु. १०००/- (एक हजार) तिरी खरिद गरी सोको भोलीपल्ट १२:०० बजे सम्म कार्यालयमा पेश/दर्ता गर्नुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल :

सूचना नं. ०९/२०७६/०७७ आन्तरीक आय राजश्व ठेक्का बन्दोवस्ती				
क्र.स.	भाडामा दिने स्थानको नाम	ठेगाना	न्यूनतम मूल्य (वार्षिक)	कैफियत
१	चायको डाँडा चियापसल तथा होटल संचालन	मादी-१, कास्की	२५०००/-	क्षे.फ. प्रति ८ आना (१० वर्ष)
२	एदीखर्क चियापसल तथा होटल संचालन	मादी-१, कास्की	२५०००/-	क्षे.फ. प्रति ८ आना (१० वर्ष)
३	हुगुखर्क चियापसल तथा होटल संचालन	मादी-१, कास्की	२५०००/-	क्षे.फ. प्रति ८ आना (१० वर्ष)
सूचना नं. १०/२०७६/०७७ आन्तरीक आय राजश्व ठेक्का बन्दोवस्ती ।				
१	सिक्लेस पार्क संचालन	मादी-१, कास्की	४००००/-	२ वर्ष
सूचना नं. ११/२०७६/०७७ आन्तरीक आय राजश्व ठेक्का बन्दोवस्ती ।				
१	साविक सिल्दुजुरे गाविस भवन	मादी-७, कास्की	५००००/-	२ वर्ष
सूचना नं. १२/२०७६/०७७ आन्तरीक आय राजश्व ठेक्का बन्दोवस्ती ।				
१	ढाँडवेसी खोला किनारमा पिक्निक स्पोट	मादी-५, कास्की	२००००/-	२ वर्ष
२	थाकहिल पिक्निक स्पोट व्यवस्थान	मादी-७, कास्की	२००००/-	२ वर्ष
सूचना नं. १३/२०७६/०७७ आन्तरीक आय राजश्व ठेक्का बन्दोवस्ती ।				
१	कपुडाँडा क्याम्पसाइड संचालन	मादी-२, कास्की	२५०००/-	२ वर्ष
२	ताराहिलटप क्याम्पसाइड संचालन	मादी-१, कास्की	२५०००/-	२ वर्ष
३	लम्तरीडाँडा क्याम्पसाइड संचालन	मादी-११, कास्की	२५०००/-	२ वर्ष

शर्त तथा बन्देजहरू :

- खरिद भएका सिलबन्दी दरभाउपत्रहरूको प्रत्येक पानामा सहि छाप र खाम शिलबन्दी गरी खाम बाहिर फर्मको नाम, ठेगाना र ठेक्काको नाम लेखि माथि उल्लेखित मिति र समय भित्र खामबन्दी गरी यस कार्यालयमा पेश गर्न सकिने छ । दर्ता हुन आएका शिलबन्दी दरभाउपत्रहरू सोही दिनको २.०० वजे यस कार्यालयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । प्रतिनिधि उपस्थित नभएमा पनि सो दरभाउपत्र खोल बाधा पर्ने छैन ।
- ठेकेदार र मादी गा पा बीच ठेक्का शर्तहरूका सम्बन्धमा कुनै विवाद उठेमा मादी गा पा को निर्णय अन्तिम र मान्य हुनेछ यसमा ठेकेदारको कुनै उजुर लाग्ने छैन । दरभाउपत्र स्वीकृत भई सम्झौता हुँदा वातावरण संरक्षण ऐन, नियमावली लगायत प्रचलित ऐन नियम अनुसारका शर्त तथा बन्देज समेत पालना गर्नु पर्नेछ ।
- प्रथम किस्ता वापत कवोल रकमको कम्तिमा ५० प्रतिशत रकम यस कार्यालयको खातामा जम्मा गर्नु पर्नेछ । बाँकी ५० प्रतिशत रकमको हकमा नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त क वर्गको वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी गरिएको २०७७ श्रावण मसान्त सम्म म्याद भएको कार्य सम्पादन जमानत पेश गर्नु पर्नेछ । बाँकी ५० प्रतिशत रकम २०७६ फाल्गुन मसान्त भित्रमा यस कार्यालयको खातामा जम्मा गर्नु पर्नेछ ।
- तोकिएको किस्ता म्याद भित्र नबुझाएमा गाँपालिकाको तर्फबाट ठेक्का तोडी बाँकी रहेको किस्ता बैंक ग्यारेण्टीबाट असुल उपर गर्ने गरी कानूनी प्रक्रिया अपनाइनेछ । असुल गर्न बाँकी रकममा १० प्रतिशत थप क्षतिपूर्ति समेत जोडी सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
- दरभाउपत्र खरिद तथा दाखिलाको अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलीपल्टलाई अन्तिम दिन मानिने छ ।
- दरभाउपत्र पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार कार्यालयमा निहित रहने छ । कार्यालयले आवश्यक नठानेमा जुन सुकै चरणमा पनि आंशिक वा पुर्ण दरभाउपत्र प्रक्रिया रद्द गर्न सक्नेछ ।
- यसमा उल्लेख नभएका अन्य कुराहरू प्रचलित कानून बमोजिम हुनेछ । नेपाल सरकार प्रदेश सरकार र गाउँपालिकाले समय समयमा दिएका निर्देशनहरू पालन गर्नु दरभाउपत्रदाताको कर्तव्य हुनेछ ।
- दरभाउपत्र दाता व्यक्ती, फर्म वा कम्पनीले मु.अ. कर र अग्रिम आयकर सहितको कूल कवोल अंक को ५ % (पाँच प्रतिशत) ले हुन आउने रकम धरोटी स्वरुप यस कार्यालयको माछापुच्छ्रे बैंक मादी शाखामा रहेको धरोटी खाता नं. ८३०१५२४५१४७२९०४८ मा जम्मा गरेको सक्कलै बैंक भीचर पेश गर्नुपर्ने छ ।
- दुई वर्ष भन्दा बढी सम्झौता अवधी भएका ठेक्काहरूको हकमा प्रत्येक दुई-दुई वर्षमा वोलकवोल अंकको १० प्रतिशतको दरमा भाडा रकम बृद्धि हुनेछ ।